

उधारो (ऋण) को प्रकार

तपाईंको पैसा व्यवस्थित गर्ने तथ्य पत्र

यहाँ धेरै प्रकारका उधारो (ऋण) हरु छन्।

उधारो (ऋण) को प्रकार

- ▶ कार अर्थात गाडी उधारो (ऋण) एउटा नयाँ वा प्रयोग गरिसकेका कार किन्दा लिने उधारो (ऋण) हो - अन्य कुनै उधारो (ऋण) को लागि होईन।
- ▶ व्याज-मुक्त सहमतिले तपाईंलाई पैसा तिर्नु अगाडी नै सामान घर लैजान दिन्छ।
- ▶ उपभोक्ता भाडाले तपाईंलाई एउटा निश्चित समयको लागि सामान भाडामा लिन दिन्छ (उदारहणको लागि, एउटा घरको कम्प्युटर वा टेलिभिजन)।
- ▶ क्रेडिट कार्डले स्वीकृत दिएको रकम सम्म चिजहरु किन्न दिन्छ (सामानहरु र सेवाहरु)। यो तपाईंले उधारदाता (ऋणदाता) (उधारो दिनेहरु) बाट प्राप्त गर्न सक्नुहुनेछ।
- ▶ घर उधारो (ऋण) घर किन्नको लागि को उधारो (ऋण) हो - अरु कुनै कुराको लागि हैन।
- ▶ पे डे उधारो (ऋण) (तलब बुझ्ने दिनको उधारो(ऋण)) छोटो समयको लागि को उधारो (ऋण) हो, केबल केहि हप्ताको लागि मात्र हुन्छ।
- ▶ व्यक्तीगत उधारो (ऋण) तपाईंलाई कुनै पनि प्रयोजनको लागि को उधारो (ऋण) हो, जस्तै कार अथवा छुट्टिमा जानको लागि।
- ▶ किन्नको लागि भाडामा लिने भनेको जुन चिजहरु निश्चित समयको लागि भाडामा लिएर पछि मात्र खरिद गर्ने।
- ▶ स्टोर कार्ड नियमित क्रेडिट कार्ड जस्तै गरि प्रयोग गरिन्छ तर साधारणतया महँगो व्याज तिर्नु हुनेछ।
- ▶ एउटा एककृत गरिने उधारो (ऋण) भने तपाईंको थुप्रै उधारो (ऋण) हरुलाई एकमुष्ट गर्ने हो।

याद गर्नुहोस

- ▶ त्यहाँ धेरै प्रकारका क्रेडिट (उधारो (ऋण)) हरु छन्।
- ▶ केहि क्रेडिटहरुलाई अर्को भन्दा महँगो हुन्छन्।
- ▶ फरक फरकका उधारो (ऋण) हरु फरक फरक प्रयोजनको लागि प्रयोग गरिन्छ।
- ▶ तपाईंलाई उत्तम हुने क्रेडिटको खोजि गर्नुहोस।

थप जानकारी कहाँबाट लिन

बिभिन्न प्रकारका उधारो (ऋण) हरुको बारेको थप जानकारीको लागि, मनिस्मार्ट (MoneySmart) को वेबसाईट www.moneysmart.gov.au मा हेर्नुहोला, अथवा १३०० ३०० ६३० मा फोन गर्नुहोला। तपाईंले आर्थिक जानकारी सेवा अधिकारीलाई १३ २३ ०० मा फोन गर्न सक्नुहुनेछ जसले तपाईंको उधारो (ऋण) कसरी उत्तम तरिकाले व्यवस्थित गर्ने भन्ने बारेमा मद्दत गर्दछ।



ईन्दिराले व्याज नलाग्ने योजनाको उधारो (ऋण) लिनुहुन्छ

ईन्दिरासंग चुहिने लुगाधुने मेशिन छ। उनीले मर्मत गर्ने मानिसलाई बोलाउँछ जसले यो मेशिन अतिनै पुरानो भै सक्थ्यो र ईन्दिराले नयाँ खरिद गर्नु पर्ने भन्दछ।

नयाँ मेशिन किन्नको लागि प्रयास बचत नभएकोले ईन्दिरा अतलिन्छ। ईन्दिराले पसलमा देखेको मेशिन किन्नको उनीको बैङ्कमा \$५०० उधारो (ऋण) को लागि जान्छन्।

बैङ्कले उनीलाई उक्त रकमको उधारो (ऋण) नदिने जनाउँदछ।

ईन्दिराले उनकै जस्तै आर्थिक स्थिती भएको, एउटा कामदार छिमेकी एन्जलालाई फोन गरेर उनको अबस्था उल्लेख गर्दछिन।

एन्जलाले बिना व्याजको उधारो (ऋण) को लागि एरिक सामुदायिकल कार्यकर्तालाई फोन गर्न भनिन्छ, जसलाई NILS पनि भनिन्छ। एरिकलाई NILS को बारेमा सबै थाहा छ। एन्जलाले ईन्दिरालाई उसको फोन नम्बर दिन्छ।

ईन्दिराले एरिकलाई NILS को बारेमा थप जान्नको लागि फोन गरेर कहिले भेट्न सक्दछिन सोधिन्छ। एरिकले ईन्दिरालाई सेन्टरलिङ्कको कार्ड लिएर भेट्न आउनु भन्दछ।

जब ईन्दिराले एरिकलाई भेटदछिन उसले NILS सेन्टरलिङ्कको पैसा पाउने हरुले र तिर्न सक्ने क्षमता हुनेहरुको लागि सुरक्षित र निशपक्ष क्रेडिट खोज्ने हरुको लागि पाउने बताउँदछन्। उसले NILS ले आवश्यक घरायासी सामानहरु जस्तै लुगाधुने मेशिन, कम्प्युटर वा फनिचरहरु खरिद गर्नको लागि पाउने भन्दछन्। उधारो (ऋण) लिनु भनेको ईन्दिराले उक्त पैसा फिर्ता तिर्नु पर्दछ भनेको हो, तर उनीले व्याज भने तिर्नु पर्दैन।

एरिक र ईन्दिराले हिसाब गरेपछि ईन्दिराले हरेक दुई हप्ताको \$२० १२ महिना सम्म तिर्न सक्ने थाहा पाउँदछन्। एरिकले \$५०० को ऋणको बन्दोबस्तो गरिदिन्छन ताकि ईन्दिराले लुगाधुने मेशिन किन्न सक्दछ।

ईन्दिरा खुशि छिन् किनकी उनको नयाँ लुगाधुने मेशिन धेरै राम्रो छ र उनले आउने १२ महिना भित्रमा \$५०० पनि तिर्न सक्दछिन।

This page has been intentionally left blank.